

• १

यस गा.पालाई प्राप्त हुने बजेटका स्रोतहरू : आर्थिक वर्ष २०७५/०७६ को विभिन्न कार्यक्रम तथा योजनाहरूमा खर्च हुने व्यय तर्फको रकम

---

- क. संघबाट प्राप्त हुने समपुरक अनुदान : १०,५२,०००००।-(दश करोड वाउन्नलाख )  
ख.संघबाट प्राप्त हुने राजश्व वाडफाँड अनुमानित : ४,६१,५७०००।-(चार करोड एकसठ्ठी लाख सन्ताउन्न हजार) ग.संघबाट प्राप्त हुने सशर्त अनुदान : १२,९५,००,०००।-(बाह्र करोड पन्चानव्वे लाख घ.प्रदेशबाट प्राप्त हुने समपुरक अनुदान अनुमानित : ७८,०८,०००।-(अठहत्तर लाख आठ हजार) ङ प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानअनुमानित : १,६०,००,०००।-(एक करोड साठी लाख ) च.आन्तरिक आय अनुमानित : १०,७९,०००।-(दश लाख उनासी हजार) छ.प्राकृतिक स्रोत वाट प्राप्त हुने आयअनुमानित : २३,००,०००।-(तेईसलाख ) ज.यस आ.व. मा खर्च नभई बाँकी रहेको रकम अनुमानित : ३०,००,०००।-(तिस लाख मात्र) झ . सामाजिक सुरक्षा भत्ता अनुमानित : ३,९२,००,०००।-(तिन करोड वयानव्वे लाख )
- क) चालु खर्च तर्फ : ३९९५९२५० (तिन करोड उनान्सय लाख उन्नानसाठि हजार दुई सय पचास) ख) संघको शसर्त चालु तर्फ : १२,९५,००,०००।-(बाह्र करोड पन्चानव्वे लाख) ग) सामाजिक सुरक्षा भत्ता तर्फ : ३,९२,००,०००।-(तिन करोड बयानव्वे लाख) कुल चालु तर्फ : रु २०,८६,५९२५०। (विस करोड छयासी लाख उन्नानसाठि हजार दुई सय पचास)
- १.आन्तरिक आय वढाउन करका नयाँ क्षेत्रहरू पहिचान गरी करको दायरा बढाईनेछ । २. आगामी आ.व एकिकृत सम्पत्ति कर अनिवार्य रुपमा लागू गर्नुपर्ने व्यवस्था भएकोले तथ्याङ्क एकिन गरी सुरुवात गरिनेछ । ३. यस गाँउ क्षेत्रमा गैरसरकारी संस्थाबाट संचालित हुने योजना तथा कार्यक्रमहरूको बजेट रकम उल्लेख गरीएको छ ।
- क) पूजिगत खर्च तर्फ : (१२,५५,८४,७५०।-)बाह्र करोड पचपन्न लाख चौरासी हजार सात सय पचास ख) प्रदेशको शशर्त तर्फ: १,६०,००,०००।-(एक करोड साठी लाख ) गरि जम्मा रु ३५०२४४,०००।-(पैतिस करोड दुई लाख चौवालीस हजार खर्च हुने अनुमान )

• २

यस गाउँपालिकाको राजश्व परामर्श समितिबाट पारित भएको आन्तरिक करका दरहरू अनुसूचिमा उल्लेख भए अनुसार प्राप्त गरी लागू गर्ने निर्णय गरियो ।

---

• ३

आ.व. २०७४/०७५ मा विनियोजित बजेट बेलाबेलामा प्राप्त भएका बजेटबाट अपडेट कार्यक्रम बनाई सञ्चालन गरिएका आयोजना तथा कार्यहरूलाई सर्व सम्मत रुपमा प्राप्त गर्ने निर्णय गरीयो ।

---

• ४

गाउँपालिकाबाट गरिएका विकास निर्माणका कार्यहरू, कार्यपालिकाको तर्फबाट गरिएका योजनाहरूको जाँचपास तथा फरफारकलाई अनुमोदन गर्ने निर्णय गरियो ।

---

- ५  
यस गाउँपालिका र वडा कार्यालयमा कर्मचारी दरवन्दि देहाय बमोजिम गाँउसभाबाट स्वीकृत गर्ने निर्णय गरियो । (सूचि अनुसार)

---

- ६  
आ.व. २०७४/०७५ मा चालु तथा पूजिगत शिर्षकमा एक शिर्षकबाट अर्काे शिर्षक र एक शिर्षकको छुट्टै नयाँ शिर्षकमा कार्यक्रम बनाई खर्च गरेकोमा यस सभाबाट सर्वसम्मत रुपमा पारित गरी उक्त खर्चलाई सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरियो ।

---

- ७  
राजश्व परामर्श समितिबाट पारीत भै लागू भएका फरक दरहरु फेरवदल गर्नु परेमा कार्यपालिकालाई अधिकार दिने निर्णय गरियो ।

---

- ८  
गाँउ सभाका सदस्य कार्यपालीकाका अध्यक्ष लगाएका सदस्यहरुलाई २०७४ साल श्रावण देखी नै लागु हुने गरी प्रदान गरिएको पारिश्रमिक भत्ता तथा अन्य खर्चहरुलाई अनुमोदन गर्ने निर्णय गरियो ।

---

- ९  
गाउँपालिकामा हाल कार्यरत जनशक्तिले मात्र गाँउपालिकाको दैनिक सेवा प्रवाह एवं स्वीकृत बार्षिक योजना तथा कार्यक्रम सम्पन्न गर्ने तथा कार्यालय र वडा कार्यालयमा आवश्यकताको आधारमा कार्यालय सहयोगी कम्प्युटर सहायक प्राविधिक जनशक्तिको अभाव हुन गएमा औचित्यका आधारमा गाँउपालिकालाई दैनिक ज्यालादारी तथा करारबाट सेवा लिने अधिकार गाउँकार्यपालिकाका अध्यक्षलाई दिने निर्णय गरियो ।

---

- १०  
गाउँसभाबाट पारीत केन्द्रमा रहेको विभिन्न कार्यक्रममा विनियोजित एकमुष्ट रकमलाई कार्यान्वयन एवं सञ्चालन गर्न गाउँ कार्यपालिकालाई अधिकार दिने निर्णय गरियो ।

---

- ११  
आ.व. २०७५/०७६ को अनुमानित आय व्यय सहितको योजना तथा कार्यक्रम र बजेट पेश भए अनुसार पास गर्ने निर्णय गरियो ।

---